



मालारानी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

खनदह, अर्घाखाँची
लुम्बिनी प्रदेश, नेपाल



आ.व. २०८१/८२ को वार्षिक कार्ययोजना

कार्यपालिकाबाट स्वीकृत मिति: २०८१/०४/०४

| सि.नं. | महिना | क्रियाकलाप नं. | क्रियाकलापहरू | तोकिएको समय/अवधि | | जिम्मेवारी | कैफियत |
|--------|-------------|-------------------|---|---------------------|----------|---|--------------------------------------|
| | | | | लक्ष्य | बास्तविक | | |
| १ | २०८१ श्रावण | १ | शाखाको नियमित दैनिक कार्य | निरन्तर | | सम्बन्धित सबै शाखा | |
| | | २ | वार्षिक अमता विकास योजना तर्जुमा | पहिलो हसा भित्र | | प्रशासन शाखा, प्रप्रथ, कार्यपालिका | |
| | | ३ | स्थानीय दररेट निर्धारण, दर विशेषण (Rate Analysis) सम्बन्धी कार्य | दोस्रो हसा भित्र | | कार्यपालिका, प्राविधिक शाखा | |
| | | ४ | विषयगत शाखा, बडा, स्वास्थ्य संस्था तथा विद्यालयको अमता विकासको लागि तालिम सञ्चालन | दोस्रो हसा भित्र | | प्रप्रथ, विषयगत शाखा | |
| | | ५ | शिक्षा योजना तर्जुमा कार्य प्रारम्भ | दोस्रो हसा भित्र | | शिक्षा योजना तर्जुमा कार्यदल, शिक्ष समिति | |
| | | ६ | वार्षिक विकास योजना तयारी तथा प्रकाशन गरी सम्बन्धित सरोकारवाला संबैताइ वितरण गर्ने | तेस्रो हसा भित्र | | योजना शाखा, सूचना प्रविधि शाखा, जिन्सी शाखा | |
| | | ७ | वार्षिक खरिद योजना तथा खरिद गुरुयोजना तर्जुमा तथा स्वीकृति | तेस्रो हसा भित्र | | सम्बन्धित सबै शाखा, बडा कार्यालय | |
| | | ८ | ठेका द्वारा सञ्चालन गरिने आयोजनाहरूको लागत अनुमान तयार गरी बोलपत्र आहान प्रक्रिया अगाडि बढाउने | श्रावण मसान्त भित्र | | प्रप्रथ, प्राविधिक शाखा, योजना शाखा | |
| | | ९ | २०८१ अन्तिम त्रैमासिक स्वतः प्रकाशन | श्रावण मसान्त भित्र | | जिम्मेवार अधिकारी, सबै शाखा, बडा कार्यालय | |
| | | १० | आ.व. २०८०/०८१ को वार्षिक समिक्षा | श्रावण मसान्त भित्र | | सम्बन्धित सबै शाखा, बडा कार्यालय | सम्बन्धित शाखा, बडाले प्रस्तुत गर्ने |
| २ | भाद्र | १ | स्वीकृत वार्षिक खरिद योजना अनुसार आयोजना/कार्यक्रम सञ्चालन सम्बन्धी अन्तर्क्रिया | पहिलो हसा भित्र | | प्रप्रथ, विषयगत शाखा, बडा, स्वास्थ्य संस्था तथा सरोकारवाला | |
| | | २ | आ.व. २०८१/०८२ मा उपभोक्ता समिति द्वारा सञ्चालन गरिने आयोजनाहरूको कार्यान्वयन को लागि उ.स. गठन गर्ने, प्रचार गर्ने | दोस्रो हसा भित्र | | सम्बन्धित बडा कार्यालय मार्फत | |
| | | ३ | योजना, प्राविधिक तथा बडालाई खरिद सम्बन्धी तालिम | दोस्रो हसा भित्र | | प्रप्रथ, योजना शाखा, प्राविधिक शाखा, विज्ञ | |
| | | ४ | आ.व. २०८०/०८१ को दायित्व भुक्तानी शुरू | दोस्रो हसा भित्र | | आ.प्र. शाखा, प्रप्रथ | |
| | | ५ | प्रथम आवधिक विकास योजनाको मध्यावधी समिक्षा प्रक्रिया शुरू | दोस्रो हसा भित्र | | योजना शाखा, प्रप्रथ, कार्यपालिका, सरोकारवाला सबै | |
| | | ६ | पूर्ण सरसफाई उन्मूख बडा तथा 'जिरो होम डेलिमरी' घोषणाको लागि आवश्यक कार्य शुरू | दोस्रो हसा भित्र | | WASH इकाई, सम्बन्धित बडा, स्वास्थ्य शाखा, स्वास्थ्य संस्था, कार्यपालिका | |
| | | ७ | बडास्तरमा योजना संचालनका लागि गठित उ.स.का पदाधिकारीलाई कार्यान्वयन, व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने | तेस्रो हसा भित्र | | योजना शाखा, प्राविधिक शाखा, सूचना प्रविधि शाखा | |
| | | ८ | उ.स. बाट सञ्चालन हुने आयोजनाहरूको लागत अनुमान तयारी तथा स्वीकृति | तेस्रो हसा भित्र | | प्राविधिक शाखा, बडा कार्यालय | |
| | | ९ | अन्य नियमित कार्य | निरन्तर | | सम्बन्धित सबै शाखा | |

| | | | | | | |
|---|----------------|---|-------------------|--|--|--------------------------------------|
| ३ | आष्टिन | १ एकीकृत घुम्ती शिविर सञ्चालन (उ.स. योजना समझौता, बैंक खाता सञ्चालन, व्यवसाय दर्ता तथा नविकरण, टोल विकास संस्था दर्ता, औपचि वितरण लगायतका कार्य) | पहिलो हसा भित्र | | सम्बन्धित सबै शाखा, वडा कार्यालय | वडागत स्पमा |
| | | २ जिल्ला स्थित कार्यालयहरु सँगको समन्वय तथा सहकार्यमा जनप्रतिनिधि तथा कर्मचारी क्षमता विकास तथा अन्तर्क्रिया कार्यक्रम | दोस्रो हसा भित्र | | सम्बन्धित कार्यालयका प्रतिनिधि लगायत सम्पूर्ण सरोकारवाला | |
| | | ३ आ.व. २०८०/०८१ को दायित्व भुक्तानी सम्पन्न | आधिन मसान्त भित्र | | आ.प्र. शाखा, प्रप्रअ | |
| | | ४ आ.व. २०८१/०८२ मा संचालन हुने आयोजना/कार्यक्रम संझौताको कार्य गर्ने | निरन्तर | | सम्बन्धित सबै शाखा | |
| | | ५ ठेका द्वारा संचालन गरिने आयोजनाको बोलपत्र आहान तथा योजना संझौता निरन्तर | निरन्तर | | योजना शाखा, प्राविधिक शाखा | |
| | | ६ LISA/FRA/GESI सम्बन्धी कार्य प्रारम्भ | दोस्रो हसा भित्र | | सम्बन्धित फोकल पर्सन | |
| | | ७ हालसम्मको बेरुजुको लगत तयार तथा फछ्यौटेको लागि आवश्यक तयारी | मसान्त भित्र | | कार्यपालिका, लेखा समिति, आलेप शाखा, सम्बन्धित सबै शाखा | |
| | | ८ शिक्षा योजना तर्फुमा सम्बन्धी कार्य सम्पन्न गरी पारित | मसान्त भित्र | | शिक्षा योजना तर्फुमा कार्यदल, शिक्षा समिति, कार्यपालिका | |
| | | ९ नियमित प्रशासनिक कार्य | निरन्तर | | सम्बन्धित सबै शाखा | |
| ४ | कार्तिक | १ उ.स.को तालिम सम्पन्न नभएका वडामा तालिम संचालन गर्ने, योजना संझौताको कार्य निरन्तर राख्ने, सम्पन्न योजनाको माग अनुसार रकम निकासा पठाउने | निरन्तर | | योजना शाखा, प्राविधिक शाखा, वडा कार्यालय | |
| | | २ प्रथम चौमासिक स्वतः प्रकाशन | दोस्रो हसा भित्र | | जिम्मेवार अधिकारी, सबै शाखा, वडा कार्यालय | |
| | | ३ प्रथम आवधिक विकास योजनाको मध्यावधी समिक्षा सम्पन्न | मसान्त भित्र | | योजना शाखा, प्रप्रअ, कार्यपालिका, सरोकारवाला सबै | |
| | | ४ सञ्चालित आयोजना/कार्यक्रमको गाउँपालिका तथा वडा स्तरबाट निरन्तर अनुगमन | निरन्तर | | गा.पा. तथा वडा स्तरीय अनुगमन समिति | |
| | | ५ LISA/FRA/GESI सम्बन्धी कार्य निरन्तरता | निरन्तर | | सम्बन्धित फोकल पर्सन | |
| | | ६ नियमित प्रशासनिक कार्य | निरन्तर | | सम्बन्धित सबै शाखा | |
| | | ७ प्रथम चौमासिक सार्वजनिक सुनुवाई गर्ने | मसान्त भित्र | | सरोकारवाला सबै | |
| ५ | मंसिर | १ प्रथम चौमासिक समिक्षा गर्ने | दोस्रो हसा भित्र | | सम्बन्धित सबै शाखा, वडा कार्यालय | सम्बन्धित शाखा, वडाले प्रस्तुत गर्ने |
| | | २ योजना संचालन, कार्यान्वयन, संझौता र अनुगमन सम्बन्धित कार्यलाई निरन्तरता दिने | निरन्तर | | योजना शाखा, प्राविधिक शाखा, वडा कार्यालय | |
| | | ३ सञ्चालित आयोजना/कार्यक्रमको गाउँपालिका तथा वडा स्तरबाट निरन्तर अनुगमन | निरन्तर | | गा.पा. तथा वडा स्तरीय अनुगमन समिति | |
| | | ४ हालसम्मको बेरुजु फछ्यौटेको लागि कागजात, प्रमाण संकलन, स्पष्टिकरण पेश तथा निर्णय | मसान्त भित्र | | कार्यपालिका, लेखा समिति, आलेप शाखा, सम्बन्धित सबै शाखा | |
| | | ५ टोल विकास संस्था दर्ता तथा दर्ता भएका संस्थालाई क्रियाशील गराउने | मसान्त भित्र | | वडा कार्यालय, गाउँकार्यपालिका | |
| | | ६ LISA/FRA/GESI सम्बन्धी कार्य निरन्तरता | निरन्तर | | सम्बन्धित फोकल पर्सन | |
| | | ७ नियमित प्रशासनिक कार्य | निरन्तर | | सम्बन्धित सबै शाखा | |
| | | ८ रु. १ लाख सम्मका साना आयोजना निर्माण कार्य सकाई रकम निकासा पठाउने कार्यलाई अनिवार्य गर्ने | मसान्त भित्र | | योजना शाखा, आ.प्र. शाखा, प्राविधिक शाखा, वडा कार्यालय | |

| | | | | | | | |
|---|---------|---|---|--|--|--|--------------------------------------|
| ६ | पौष | १ | योजना संचालन, कार्यान्वयन, संझौता र अनुगमन सम्बन्धित कार्यलाई निरन्तरता दिने | निरन्तर | | योजना शाखा, प्राविधिक शाखा, वडा कार्यालय, अनुगमन समिति | |
| | | २ | गाउँसभा तयारी, आहान तथा सञ्चालन | पौष २५ भित्र | | सभाको सचिवालय, कार्यपालिका | |
| | | ३ | बेरुजु फछ्याँटको लागि सभामा पेश तथा निर्णय | पौष २५ भित्र | | आलेप शाखा, प्रप्रअ, सभाको सचिवालय, कार्यपालिका | |
| | | ४ | LISA/FRA/GESI सम्बन्धी कार्य सम्पन्न | मसान्त भित्र | | सम्बन्धित फोकल पर्सन, प्रप्रअ, कार्यपालिका | |
| | | ५ | रु. २ लाख सम्मका साना आयोजना निर्माण कार्य सकाई रकम निकासा पठाउने कार्यलाई अनिवार्य गर्ने | मसान्त भित्र | | योजना शाखा, आ.प्र. शाखा, प्राविधिक शाखा, वडा कार्यालय | |
| | | ६ | राजस्व प्रक्षेपण सम्बन्धी कार्य | दोस्रो हस्ता भित्र | | राजस्व परामर्श समिति, कार्यपालिका | |
| | | ७ | आगामी आ.व. को आय व्ययको प्रक्षेपण अर्थ मन्त्रालयमा पेश | पौष २७ भित्र | | राजस्व परामर्श समिति, सोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, कार्यपालिका | |
| | | ८ | नियमित प्रशासनिक कार्य | निरन्तर | | सम्बन्धित सबै शाखा | |
| | | ९ | रकम निकासा पठाउने कार्यलाई नियमित गर्ने | निरन्तर | | योजना शाखा, आ.प्र. शाखा, प्राविधिक शाखा, वडा कार्यालय | |
| ७ | माघ | १ | योजना संचालन, कार्यान्वयन, संझौता र अनुगमन सम्बन्धित कार्यलाई निरन्तरता दिने | निरन्तर | | योजना शाखा, प्राविधिक शाखा, वडा कार्यालय, अनुगमन समिति | |
| | | २ | LISA/FRA/GESI सम्बन्धी नतिजा सार्वजनिकीकरण | पहिलो हस्ता भित्र | | सम्बन्धित फोकल पर्सन, प्रप्रअ, कार्यपालिका | |
| | | ३ | दोस्रो चौमासिक स्वतः प्रकाशन | दोस्रो हस्ता भित्र | | जिम्मेवार अधिकारी, सबै शाखा, वडा कार्यालय | |
| | | ४ | जननिर्णय तथा कर्मचारीको ज्ञानता विकास तालिम | दोस्रो हस्ता भित्र | | प्रप्रअ, विषयगत शाखा, विज्ञ | |
| | | ५ | नियमित प्रशासनिक कार्य | निरन्तर | | सम्बन्धित सबै शाखा | |
| | | ६ | संघीय सम्पूरक विशेष अनुदान प्रस्ताव पेश | दोस्रो हस्ता भित्र | | कार्यपालिका, प्रप्रअ, सूचना प्राविधि शाखा | |
| | | ७ | अध्यक्ष कप रनिङ्ग शिल्ड भलिवल प्रतियोगिता | राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सँगै | | शिक्षा शाखा, कार्यपालिका, विद्यालय | |
| | | ८ | रु. ३ लाख सम्मका साना आयोजना निर्माण कार्य सकाई रकम निकासा पठाउने कार्यलाई अनिवार्य गर्ने | मसान्त भित्र | | योजना शाखा, आ.प्र. शाखा, प्राविधिक शाखा, वडा कार्यालय | |
| | | ९ | योजना संचालन, कार्यान्वयन, संझौता र अनुगमन सम्बन्धित कार्यलाई निरन्तरता दिने | निरन्तर | | योजना शाखा, प्राविधिक शाखा, वडा कार्यालय, अनुगमन समिति | |
| ८ | फाल्गुन | १ | दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गर्ने | मसान्त भित्र | | सरोकारवाला सबै | |
| | | २ | तोकिएको पूर्ण सरसफाई उन्मूख वडा घोषणा | मसान्त भित्र | | WASH इकाई, सम्बन्धित वडा | |
| | | ३ | जिरो होम डेलिमरी घोषणा कार्यक्रम | मसान्त भित्र | | स्वास्थ्य शाखा, स्वास्थ्य संस्था, कार्यपालिका | |
| | | ४ | नियमित प्रशासनिक कार्य | निरन्तर | | सम्बन्धित सबै शाखा | |
| | | ५ | रु. ५ लाख सम्मका साना आयोजना निर्माण कार्य सकाई रकम निकासा पठाउने कार्यलाई अनिवार्य गर्ने | मसान्त भित्र | | योजना शाखा, आ.प्र. शाखा, प्राविधिक शाखा, वडा कार्यालय | |
| | | ६ | दोस्रो चौमासिक समिक्षा बैठक गर्ने | दोस्रो हस्ता भित्र | | सम्बन्धित सबै शाखा, वडा कार्यालय | सम्बन्धित शाखा, वडाले प्रस्तुत गर्ने |
| ९ | चैत्र | १ | योजना कार्यान्वयन, संचालन, व्यवस्थापन, अनुगमन र सम्पन्न योजनाको भुक्तानी सम्बन्धी कार्यलाई निरन्तरता दिने | निरन्तर | | योजना शाखा, प्राविधिक शाखा, वडा कार्यालय, अनुगमन समिति | |
| | | २ | प्रदेश सम्पूरक विशेष अनुदान प्रस्ताव पेश | दोस्रो हस्ता भित्र | | कार्यपालिका, प्रप्रअ, सूचना प्राविधि शाखा | |
| | | ३ | नियमित प्रशासनिक कार्य | निरन्तर | | सम्बन्धित सबै शाखा | |

| | | | | | | | |
|----|------------|---|---|------------------|--|---|--|
| १० | २०८२ बैशाख | १ | योजना कार्यान्वयन, संचालन, व्यवस्थापन, अनुगमन र सम्पन्न योजनाको भुक्तानी सम्बन्धि कार्यलाई निरन्तरता दिने | निरन्तर | | योजना शाखा, प्राविधिक शाखा, वडा कार्यालय, अनुगमन समिति | |
| | | २ | चालु वार्षिक विकास योजना र आवधिक योजनाको समिक्षा | पहिलो हसा भित्र | | कार्यपालिका | |
| | | ३ | त्रिवर्षीय प्रक्षेपण सहितको आय प्रक्षेपण, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण सम्बन्धी कार्य सम्पन्न | पहिलो हसा भित्र | | राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति | |
| | | ४ | विषयगत शाखा तथा वडा समितिलाई बजेट सिमा प्रदान | दोस्रो हसा भित्र | | प्रप्रअ, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति | |
| | | ५ | तेजो चौमासिक स्वतः प्रकाशन गर्ने | दोस्रो हसा भित्र | | जिम्मेवार अधिकारी, सबै शाखा, वडा कार्यालय | |
| | | ६ | नियमित प्रशासनिक कार्य | निरन्तर | | सम्बन्धित सबै शाखा | |
| | | ७ | रु. १० लाख सम्मका योजना सम्पन्न गरी रकम निकासा पठाउने व्यवस्था गर्ने | मसान्त भित्र | | योजना शाखा, आ.प्र. शाखा, प्राविधिक शाखा, वडा कार्यालय | |
| | | | | | | | |
| ११ | जेठ | १ | योजना कार्यान्वयन, संचालन, व्यवस्थापन, अनुगमन र सम्पन्न योजनाको भुक्तानी सम्बन्धि कार्यलाई निरन्तरता दिने | निरन्तर | | योजना शाखा, प्राविधिक शाखा, वडा कार्यालय, अनुगमन समिति | |
| | | २ | टोल/वस्ती तहमा आयोजना/कार्यक्रम छनौट कार्य | दोस्रो हसा भित्र | | वडा समिति | |
| | | ३ | नीति तथा कार्यक्रम तयार गरी अध्यक्ष समक्ष पेश | जेठ १५ भित्र | | बजेट तथा कार्यक्रम तर्जुमा समिति | |
| | | ४ | वडा तह र विषयगत समितिमा आयोजना/कार्यक्रम प्राथमिकीकरण, छनौट र बजेट तथा कार्यक्रम समिति समक्ष पेश | जेठ २० भित्र | | वडा समिति, विषयगत समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति | |
| | | ५ | विषयवेत्रगत मध्यमकालिन खर्च संरचना तयार तथा कार्यपालिकामा पेश | जेठ २५ भित्र | | MTEF कार्यदल, विषयगत समिति | |
| | | ६ | विनीयोजन विधेयक र बजेट तथा कार्यक्रमको प्रस्ताव तयार तथा कार्यपालिकामा पेश | जेठ २५ भित्र | | बजेट तथा कार्यक्रम तर्जुमा समिति, कार्यपालिका | |
| | | ७ | उ.स.मार्फत सञ्चालन गर्ने गरी समझौता गरिएका सबै प्रकारका योजना निर्माण कार्य सम्पन्न गरी सक्ने र सम्पन्न योजनाको रकम निकासाको लागि अनुगमन कार्यलाई तिब्रता दिई निकासा प्रक्रिया अगाडि बढाउने | मसान्त भित्र | | योजना शाखा, प्राविधिक शाखा, वडा कार्यालय | |
| | | | | | | | |
| १२ | आषाढ | १ | सम्पन्न आयोजनाको कार्यान्वयन अवस्थामा दिगोपना र ल.इ. अनुसारको निर्माणको अवस्थाको अनुगमन गर्ने, कार्यालयको नियमित कार्य गर्ने | निरन्तर | | गा.पा. तथा वडा स्तरीय अनुगमन समिति | |
| | | २ | गाउँ सभा तयारी, आहान तथा सञ्चालन | आषाढ १० भित्र | | सभाको सचिवालय, कार्यपालिका | |
| | | ३ | कार्यालय तथा शाखागत भुक्तानी/कार्यक्रमको भुक्तानी सम्बन्धी कार्य सम्पन्न | आषाढ १० भित्र | | सम्बन्धित शाखा, आ.प्र. शाखा, प्रप्रअ | |
| | | ४ | सम्पूर्ण आयोजना/कार्यक्रमको भुक्तानी सम्बन्धी कार्य सम्पन्न | आषाढ १५ भित्र | | सम्बन्धित शाखा, आ.प्र. शाखा, प्रप्रअ | |
| | | ५ | तेजो चौमासिक सार्वजनिक सुनुवाई गर्ने | आषाढ १५ भित्र | | सरोकारवाला सबै | |
| | | ६ | नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनीयोजन विधेयक, विभिन्न प्रतिवेदन, मध्यमकालिन खर्च संरचना, बजेट तथा कार्यक्रम पारित तथा अनुमोदन | आषाढ १८ भित्र | | सभाको सचिवालय, कार्यपालिका | |
| | | ७ | हिसाब मिलान तथा अन्तिम चौमासिक समिक्षा | मसान्त भित्र | | आ.प्र. शाखा, प्रप्रअ | |
| | | | | | | | |

माथि उल्लेखित कियाकलापहरु तोकिएको समयावधी भित्र सम्पन्न गर्नु सम्बन्धित सबैको जिम्मेवारी हुने छ ।